

२०७७ साल साउन १९ गते सोमवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

क्र.स.	मन्त्रालय	विषय
१	प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा श्री सुशील भट्टलाई नियुक्त गर्ने।
२	अर्थ मन्त्रालय	नेपाल एकद्वार प्रणाली आयोजना कार्यान्वयन इकाई सञ्चालनका लागि अर्थ मन्त्रालय र अन्तर्गत मौजुदा दरबन्दीबाट पदपूर्ति गर्ने गरी चालू आर्थिक वर्ष २०७७/७८ मा आवश्यक पर्ने ७ जना राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गर्ने।
३	अर्थ मन्त्रालय	बेरुजु फर्छ्यौट मूल्याङ्कन र अनुगमन समितिको सदस्य सचिवमा श्री रमा जोशी दुलाललाई दुई वर्षको लागि मनोनयन गर्ने।
४	उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय	रुग्ण उद्योगको पहिचान, वर्गिकरण, पुनर्उत्थान, पुनर्निर्माण तथा व्यवस्थापनका लागि नेपाल सरकारलाई सुझाव दिन श्री दिपक सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गर्ने।
५	भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय	स्याङ्जा जिल्ला, अर्जुनचौपारी गाउँपालिका वडा नं.१ को ३० रोपनी जग्गा प्रशासकीय भवन लगायतका पूर्वाधार विकास गरी सञ्चालन गर्न ३० वर्षे दीर्घकालीन प्रकारको लिजमा उपलब्ध गराउन स्वीकृति दिने।
६	भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय	भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्न ४२ जना राजपत्रांकित अधिकृतहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने।
७	वन तथा वातावरण मन्त्रालय	भुजुङ्ग हाइड्रोपावर प्रा.लि.लाई माथिल्लो मिदिम जलविद्युत आयोजनाको पावरहाउस, हेडवर्क्स, पेनस्टक र पहुँचमार्ग लगायतका भौतिक संरचनाहरू निर्माण गर्नका लागि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने लमजुङ जिल्लाको क्वहोलासोथार गाँउपालिका-४ मा रहेको ८.९८ हेक्टर सरकारी वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिने।
८	सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय	नेपाल प्रशासन सेवा, राजपत्रांकित प्रथम श्रेणीका सहसचिव वीरबहादुर राईलाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने।
९	सहरी विकास मन्त्रालय	शहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालन हुने विकास आयोजना/कार्यक्रम सञ्चालनको लागि राजपत्रांकित पदका २९२ अस्थायी दरबन्दी स्वीकृत गर्ने।
१०	स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय	स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा भुम्लुटार-८, काभ्रेपलाञ्चोक निवासी डा.सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गर्ने।
११	ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय	ट्रङ्क लाइन तथा डेडिकेटेड फिडरबाट भएको विद्युत आपूर्ति सम्बन्धमा विद्युत उपभोगकर्ता उद्योगी व्यावसायीहरू र विद्युत प्राधिकरणबीच देखिएको विवादलगायतका समस्याको समाधान मन्त्रालय र मातहत निकायबाट समन्वयात्मक रूपमा गर्ने गरी नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६।९।२१ को निर्णयबमोजिम ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका

		सचिवको संयोजकत्वमा गठित समितिले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिने।
१२	कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय	सन्धि सम्पन्न गर्ने सम्बन्धी निर्देशिका, २०७६ को मस्यौदामा स्वीकृति प्रदान गर्ने।
१३	कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय	प्रशासकीय अदालत नियमावली, २०७६ स्वीकृत गर्ने।
१४	भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय	NORMS FOR RATE ANALYSIS OF ROAD TUNNEL CONSTRUCTION-२०७७ स्वीकृत गर्ने।
१५	गृह मन्त्रालय	वैयक्तिक गोपनीयता सम्बन्धी नियमावली, २०७७ स्वीकृत गर्ने।
१६	सहरी विकास मन्त्रालय	Nepal National Building Code NBC:१०५:२०२०, Seismic Design of Building in Nepal स्वीकृत गर्ने।
१७	ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय	सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण कार्यको नर्मस (Norms) स्वीकृत गर्ने।
१८	अर्थ मन्त्रालय	नेपाल सरकार र भारत सरकारका बीचमा प्रथम पटक मिति २००८ अगस्ट ६ मा सम्पन्न भएको साना विकास आयोजना सञ्चालन सम्झौतामा नेपाल सरकार मन्त्रपरिषद्को मिति २०७४।०८।१४, २०७५।०३।२४, २०७५।११।२८ र २०७६।०९।०७ को निर्णयानुसार कायम गरिएको शर्त र आयोजना कार्यान्वयन ढाँचा कायम रहने गरी उक्त सम्झौताको म्याद सन् २०२३ अगस्ट ५ सम्म थप गर्ने।